



नेपाल गजेट

भाग ४

श्री ५ को सरकारद्वारा प्रकाशित

खण्ड १५] काठमाडौं, वैशाख ४ गते २०२२ साल [अतिरिक्ताङ्क १

श्री ५ को सरकार

अर्थ मन्त्रालयको

सूचना

राष्ट्र ऋण ऐन, २०१७ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले राष्ट्र ऋण नियमहरू, २०२० को नियम ४ को उप-नियम (१) बमोजिम राष्ट्र ऋण उठाउन ऋणपत्र निष्काशित गरेको छ ।

सो ऋणपत्रको जम्मा मूल्य भुक्तानी अवधि, व्याजको दर, व्याज भुक्तानी समय र अन्य शर्तहरू निम्नबमोजिम खुलाइएको छः-

१. ऋणको नाम:- यस ऋणको नाम विकास ऋण (ष्टक २०२१।२२) रहेको छ ।
२. ऋणको उद्देश्य:- विभिन्न विकास योजनाहरूलाई चाहिने खर्च पूर्ति गर्नको लागि यो ऋण उठाइएको छ ।

(१)

३
आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

३. निष्काशित ऋणको रकम:- यो ऋणको जम्मा रकम रु. ७५,००,०००।- (पचहत्तर लाख) को हुने छ ।
४. ऋणको व्यय भार:- यो ऋणको व्यय भार श्री ५ को सरकारको संचित कोष प्रति हुनेछ।
५. ऋणपत्रका रकम:- यो ऋणका ऋणपत्रहरू रु. २५।, रु. ५०।, रु. १००।, रु. १०००।, रु. १०,०००। र रु. १,००,०००। का गरी जम्मा छ प्रकारका हुने छन् ।
६. ऋणपत्र विक्री अवधि:- यो ऋणका ऋणपत्रहरूको विक्री अवधि २०२२ साल वैशाख १५ गतेदेखि २०२२ साल वैशाख मसान्तसम्मको हुनेछ ।
७. ऋणपत्रको विक्री:- ऋणपत्रहरूको विक्री ऋणपत्रमा उल्लेख गरेबमोजिम पूरा पूर मूल्यमा मात्र हुनेछ ।
८. ऋणपत्र खरीद गर्न दरखास्त दिनुपर्ने:- (१) ऋणपत्र खरीद गर्नको लागि नेपाल राष्ट्रबैंकले तोकिएको ढाँचामा नेपाल राष्ट्रबैंकमा वा त्यसको जुनसुकै शाखा, उपशाखा, प्रशाखा र डिपोमा समेत दरखास्त दिन सकिने छ ।
(२) उप-दफा (१) बमोजिम दरखास्त दिँदा जतिको ऋणपत्र खरीद गर्न चाहेको छ, त्यसको पूरा रकम नेपाल राष्ट्रबैंकमा वा त्यसका शाखा, उपशाखा, प्रशाखा, डिपोमा बुझाई त्यसको रसीद दरखास्त साथै पेश गर्नुपर्दछ।
(३) उप-दफा (१) बमोजिमको दरखास्त फाराम नेपाल राष्ट्रबैंकमा सबै अफिसहरूमा निःशुल्क पाइने छ ।
९. बढी रकम स्वीकार गर्न नगर्ने अधिकार:- चाहिएको भन्दा बढी ऋण प्राप्त भएमा त्यसलाई स्वीकार गर्ने नगर्ने अधिकार श्री ५ को सरकारको हुनेछ ।
१०. बाँड फाँड गर्ने अधिकार:- प्राप्त ऋणपत्रहरूको बाँड फाँड गर्ने अधिकार राष्ट्रबैंकलाई प्रदान गरिएको छ ।
११. स्वीकृत नभएको ऋण फिर्ता हुन:- स्वीकृत नभएका रकम नेपाल राष्ट्रबैंकबाट यथा-शीघ्र दरखास्तवालालाई फिर्ता दिइनेछ यसरी फिर्ता दिएको रकमको व्याज दिइने छैन ।
१२. स्वीकृत ऋणको प्रमाणपत्र दिने:- स्वीकृत भएका ऋणको प्रमाणपत्र षटक सर्टिफिकेटको रूपमा दरखास्तवालालाई दिइनेछ । यस्तो सर्टिफिकेट नेपाल राष्ट्रबैंकको ऋण विभागले दिनेछ ।
१३. ऋणको व्याज:- ऋणको व्याज २०२२ जेठ १ गतेदेखि वार्षिक सयकडा छ का दरले दिइनेछ । यस्तो व्याज वर्षको २ पटक आश्विन मसान्त र चैत्र मसान्तपछि दिइनेछ ।
१४. ऋणको साँवा भुक्तानी:- यो ऋणको साँवाको भुक्तानी अवधि २०२६ साल फाल्गुण मसान्तपछि दिइनु गरी तोकिएको छ ।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

१५. ऋणको भुक्तानी दिने ठाउँ:- यो ऋणको सांवा र व्याज दरखास्तवालाको सुविधा अनुसार राष्ट्रबैंकको अफिस भएको ठाउँमा राष्ट्रबैंकबाट र सो नभएको स्थानमा राष्ट्रबैंकको एजेन्ट भए एजेन्ट मार्फत भुक्तानी दिइने छ ।
१६. ऋणसम्बन्धी व्यवस्था:- यो ऋणको व्यवस्था र तत्सम्बन्धी सबै कारवाइ नेपाल राष्ट्रबैंकको राष्ट्र ऋण विभागले गर्नेछ ।
१७. ऋणपत्र खरीद गर्ने अधिकार:- यस ऋणका ऋणपत्रहरू खरीद गर्ने अधिकार जुनसुकै व्यक्तिलाई पनि हुनेछ ।
१८. ऋणसम्बन्धी कानूनी कारवाइ:- यो ऋणसम्बन्धी कानूनी कारवाइ प्रचलित नेपाल कानूनबमोजिम हुनेछ ।

आज्ञाले-

डा. यादवप्रसाद पन्त,
श्री ५ को सरकारको सचिव ।

सिद्धरवार
मुद्रण विभाग,

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।